

महानगरीय क्षेत्र आदिमा सामाजिक दूरी १.५ चरण अपग्रेड

(११.१९ (बिहिवार) ० बजेबाट, २ हप्ता)

शिक्षा मन्त्रालय परीक्षा (सुनुड सिंहम) (१२.३) तयारी विषेश क्वारेन्टिन अवधि सेट अप र क्वारेन्टिन व्यवस्थापन (११.१९.८)

#१ महानगरीय क्षेत्र -खाड्वोन्दोको केही क्षेत्रहरूमा, २ हप्तासम्म खानाको साथमा गरिने भेला रद्द गर्न सिफारिस

- घरबाटै काम गर्ने -खाना खाने समय फरक गर्ने, काममा जाने र फर्किने समय फरक पार्ने सिफारिस

#२ १.५ चरण अपग्रेड कार्य अनुसार सुधारिएको क्वारेन्टिन कार्य

- सामान्य व्यवस्थापन सुविधाको प्रयोग गर्ने व्यक्तिहरूको सङ्ख्या प्रति ४मी^२ १ व्यक्ति सिमित, सिट हटाउने
- प्राथमिकताका व्यवस्थापन सुविधाहरूमध्ये मनोरन्जनका सुविधाहरू नृत्य-सीटहरूको बीचमा आवागमन निषेध,
- गीत अभ्यास गर्ने ठाउँ-कन्सर्ट हलमा खाना खान मनाही
- राष्ट्रिय-सार्वजनिक सुविधा क्षेत्रको प्रयोगे गर्दा व्यक्तिको सङ्ख्या ५०% सिमित, खेलकूद पूर्वावलोकन ३०% दर्शक सिमित
- सामाजिक कल्याणकारी सुविधाहरूको संचालन र रेखदेख आपतकालिन हेरचाह आदि प्रदान गर्ने
- उच्च जोखिम भएका भेला-बैठक (भेला-जुलुस, ठुलो कन्सर्ट, कला विज्ञान कार्यक्रम, उत्सव इत्यादि) १०० जना भन्दा कम व्यक्तिको सङ्ख्या सिमित
- धार्मिक गतिविधिहरूमा सिट सङ्ख्या ३०% भित्र सिमित, सानो भेला खाना इत्यादि निषेध
-

⟨यो अनुवाद दानुरी कल सेन्टर १५७७ -१३६६ द्वारा गरिएको हो ।⟩